




दुई शब्द

सदा भै यस वर्ष पनि स-शक्तिकरणका क्षेत्रमा युवाहरु (एस) नेपालले आफुले संचालन गरेका वार्षिक क्रियाकलापहरुको प्रगती यस प्रतिवेदन मार्फत प्रस्तुत गर्ने जमर्को गरेको छ । तपाईंहरु माझ एस नेपालको वार्षिक प्रगती प्रतिवेदन पेश गर्न पाउँदा हामीलाई ज्यादै खुसी लागेको छ ।

हरेक मानिसहरुमा विकासका प्रशस्त सम्भावनाहरु हुन्छन् । उपयुक्त वातावरण र अवसरको अभावमा बाहिर आउन नसकेका र ओभरलमा परेका त्यस्ता सम्भावनालाई उपयुक्त वातावरण र व्यवहारबाट उजागर गरि सामुदायिक विकासमा योगदान पुऱ्याउन सकिन्छ भन्ने मान्यतालाई एस नेपालले आत्मसाथ गरेको छ । उत्पीडित एवं छेउँलागेका मानिसहरुको सशक्तिकरण तथा स्थानीय सीप र श्रोत साधनहरुको समुदायमा नै समुचित प्रयोग गर्न सक्ने सशक्त नागरीक समाज निर्माणको लागि हामी सदैव प्रतिवद्ध छौं ।

एस नेपालले प्रदेश नं. ७ का अछाम र कैलाली जिल्लाका गरिव तथा विपन्न समुदायको सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । यस प्रतिवेदनमा तिनै विभिन्न संचालित कार्यक्रमहरुको उपलब्धीहरुलाई संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ । हामी हरेक वर्ष यसरी नै हामीले सम्पन्न गरेका कृयाकलापहरु र तिनका लागि खर्च गरिएको रकमको अवस्थालाई समेटेर वार्षिक प्रतिवेदन प्रकाशन गर्ने गर्दछौं । हाम्रो परिकल्पना, ध्येय र उद्देश्यलाई साकार बनाउनको लागि हामीलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने सबै सहयोगी संस्थाहरु, संस्थागत विकास संजाल ललीतपुर, विकास कोष नर्वे, ईको कोअपरेसन काठमाण्डौ र साँफेबगर नगरपालीका प्रति हार्दिक आधार प्रकट गर्दछौं । यसैगरि हामीलाई सल्लाह सुझाव प्रदान गरि सहयोग गर्नुहुने जिल्ला समन्वय समिति अछाम र कैलाली, साँफेबगर नगरपालीका र बान्नीगढी गाउँपालीका अछाम यसैगरि लम्कचुहा नगरपालीका कैलाली र धनगढी उपमहानगरपालीकालाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौं । कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने समुदायमा आधारित सबै समुह, गैह्र, सरकारी निकायहरु र प्रतिवद्ध सबै कर्मचारीहरु प्रति पनि धन्यवाद व्यक्त गर्दछौं । अन्तमा याहाँहरुको हातमा एस नेपालको वार्षिक प्रगती प्रतिवेदन रहेको छ । यसलाई अध्ययन गरी आवश्यक सुझाहरु प्रदान गरिदिन हुन सबैलाई अनुरोध गर्दछौं । धन्यवाद ।


चन्द्रकला बटाला
अध्यक्ष
एस नेपाल

Foreword

This annual progress report is our attempt to present the progresses of Youths in Empowerment Sector (YES) Nepal made through its different programs. We are profoundly happy to submit it to you all.

Every individual has a lot of potential for development. However, due to lack of appropriate environment and opportunity they get confined in a limited space. YES Nepal believes that if they are given an opportunity to manifest their potentialities, they can significantly contribute to the development of community. Thus, we are always committed to build empowered civic society by the optimum utilization of local skills and resources and empowerment of marginalized and disadvantaged people.

YES Nepal has been implementing various programs for the upliftment of poor and disadvantaged people in Achham and Kalilai of Province seven. This report incorporates the achievements of these programs in brief. We, every year publish the progress report of our accomplishment and financial transaction.

We would like to express our gratitude to Sanfebagar Municipality, Development Fund Norway, ICCO Cooperation, Santhagat Bikas Sanjal and all other stakeholders for providing us financial and technical support to attain our vision, mission and objectives. Moreover, we would like to thank District Coordination Committee Achham and Kailai, Sanfebagar Municipality, Bannigadhi Rural Municipality, Lamkichuha Municipality and Dhangadhi Sub-Metropolitan for their valuable advice and suggestion. We are also grateful to all community-based groups, NGOs, government line agencies and committed staffs for their cooperation during the course of program implementation.

At last, YES Nepal's progress report is in your hand. I would like to request you all to go through it and provide your feedback for the betterment.

Thank you!

Chandra Kala Batala
Chairperson
YES Nepal

lj ifo ; †L

क्र.सं.	विषयवस्तु	पृष्ठ
	वार्षिक प्रगति प्रतिवेदन-२०७५	
!=	; :y fS fkl/roM	!
@=	; :y fāf/f; DkG lqra fS nfkx?	@
#=	s foqr dx? lj : t f/df	#
#+=	l; d f k f / L; Dd Pr € f O e = P8\ ; r } gf clej [4 -y fa_s foqr d, c 5fd	#
#=@	; ' / I ft c f k j f, g s f nflu Pr c f O e L lz l ff s foqr d, c 5fd	\$
##	; f d b f l o s z f i G t s f nflu l b u f j l j s f, s foqr d, c 5fd	&
#\$	l s; f j L t y f H m v d d f k / \$ f d l x n f n f O; -z l O m / O f / f ; A f O s foqr d, c 5fd	*
#%	; f d f l h s ? k f G t / O s f nflu d l x n f ; -z l O m / O f s foqr d	(
#^	h l j s f k f n g s f x s k l / o f h g f	!!
#&	k o f g k j 4 g s foqr d, c 5fd	!!

स-शक्तिकरणका क्षेत्रमा युवाहरु (एस) नेपाल वार्षिक प्रगति प्रतिवेदन २०७५

Youths in Empowerment Sector (YES) Nepal Annual Progress Report 2075

१. संस्थाको परिचय :

स-शक्तिकरणका क्षेत्रमा युवाहरु (एस) नेपाल एक सामाजिक गैह्रसरकारी संस्था हो । एस नेपाल २०५९ सालमा जिल्ला प्रशासन कार्यालय अछाम, मंगलसेनमा दर्ता भई समाज कल्याण परिषदमा आवद्धता भएको छ । सुदूरपश्चिममा विद्यमान गरिबी, अशिक्षा लगायत विभिन्न कारणले पछाडी परेका सिमान्तकृत गरिब, महिला, दलित तथा जनजातीको सीप र क्षमतालाई अभिवृद्धी गरि उनीहरुलाई सामाजिक विकासको मुलधारमा ल्याउन यसको स्थापना गरिएको हो । एस नेपालको केन्द्रिय कार्यालय अछाम जिल्लाको साँफेबगरमा आफ्नै भवनमा रहेको छ भने कार्यकारी टोलीको कार्यालय कैलालीको धनगढीमा रहेको छ । एस नेपालले अछाम जिल्लामा १७ वर्ष देखी र कैलालीमा १४ वर्षदेखी निरन्तर रुपमा काम गर्दै आईरहेको छ । एस नेपालका कार्यक्रमहरुबाट अछाम र कैलाली जिल्लाका पाँच नगरपालीका ११ वडा र दुई गाउँपालीका ६ वडाका जम्मा १८,१२२ जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्, जसमध्ये ९,४४३ महिला रहेका छन् भने प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्षेत्रका ५४,९०६ जनसंख्या लाभान्वित भएका छन् ।

एस-नेपालले आफ्नो कार्यदिशालाई स्पष्ट बनाउन २०१७ देखी २०२१ सम्मका लागि पञ्चवर्षिय रणनीतिक योजना तयार गरेको छ । जस अनुसार यसको परिकल्पना **“समानतापूर्ण समृद्ध समाज”** को स्थापना गर्ने रहेको छ भने संस्थाको आन्तरिक परिकल्पना **“सक्षम, सुशासित र समावेशी एस नेपाल”** रहेको छ ।

क) एस-नेपालको ध्येय

बन्चितिकरणमा परेका समुदायको जीवनस्तर सुधारका लागि अधिकारमुखी अवधारणा, क्षमता विकास तथा प्रकोप जोखिम न्यूनीकरण द्वारा दिगो विकासमा समर्थन पुर्याउने ।

ख) लक्षित वर्ग:

- बन्चितिकरणमा परेका समुदाय (बालबालीका, दलित, महिला र जनजाती)
- भूमिहीन
- फरक क्षमता भएका व्यक्ति
- प्रकोप पिडित
- एचआईभी संक्रमित तथा प्रभावित

ग) लक्ष्य

- बन्चितिकरणमा परेका समुदायको क्षमता विकास गरि उनीहरुको दिगो जीवनस्तर सुधारका लागि सहयोग गर्ने ।
- बन्चितिकरणमा परेका समुदायहरुलाई विपत जोखिम न्यूनीकरण तथा अधिकार प्राप्तिा लागि सहयोग गर्ने ।
- एस नेपाललाई दिगो, सुशासित र जनउत्तरदायी हुन सक्षम बनाउने ।

1. Introduction of the organization:

Youths in Empowerment Sector (YES) Nepal is a social development non-governmental organization. It is registered at the District Administration Office Achham on 2059 BS, and affiliated with Social Welfare Council, Kathmandu. The organization is established to bring those marginalized and poor, women, Dalit and Janajati who suffer from poverty and illiteracy, within the mainstream of social development by enhancing their skills and capacities. The central office of YES Nepal operates from its own premises in Sanfebagar of Achham District whereas the office of executive team lies in Dhangadhi, Kailali. YES Nepal has been serving in Achham District for 17 years and in Kailali for 14 years. Through different programs carried out in 11 wards of 5 Municipalities and 6 wards of 2 Rural Municipalities of Achham and Kailali districts, 18,122 people directly benefitted out of which 9,443 female and indirectly 54,906 people are benefitted.

A) Vision of YES Nepal

YES Nepal has a five-year strategic plan in order to determine it's working direction, as per which YES Nepal has the vision 'to build an equitable and prosperous society' for its target groups. The organization also envisions building YES Nepal 'a capable, good governed and inclusive organization' in the upcoming days.

B) Mission of YES Nepal

'To improve the living standard of excluded communities, offer support through rights-based approach, capacity development and disaster risk management initiatives'.

C) Target groups:

- Deprived communities (children, Dalit, women and Janajati)
- Landless
- Differently able people
- Disaster affected
- HIV positive and affected

D) Goal:

- By building upon the capacity of disadvantaged communities, provide support to create sustainable changes in their living conditions.
- Offer them assistance for disaster risk management and fulfillment of their rights.
- Enable YES Nepal to be sustainable, good-governed and accountable.

२. संस्थाद्वारा सम्पन्न क्रियाकलापहरू

संस्थाद्वारा सञ्चालित कार्यक्रमहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयनका लागि सहज वातावरण श्रृजना गर्न यसवर्ष कार्यकारिणी समितिको बैठक चार पटक बसि विभिन्न विषयहरूमा निर्णय गरियो। संस्थाको वार्षिक साधारण सभा सम्पन्न भई आउदो वर्षको योजना, गतवर्षको आम्दानी खर्च अनुमोदनका साथै लैगिंक समानता र समावेशीकरण निर्देशिका २०७४ लाई पनि अनुमोदन गरियो। यसैगरी संस्थाको विधानमा यो संस्था मुनाफा रहित जनहितकारी हुनेछ भनि विधान संसोधन गरिएको थियो। एस नेपालको विधान बमोजीम साधारण सदस्य हुन पाउँ भनेर आएका निवेदनहरू मथि छलफल गरि थप पाँच जनालाई एस नेपालको सदस्यता प्रदान गर्ने निर्णय पनि उक्त साधारण सभाले पारित गरेको थियो।

संस्थाको आर्थिक अवस्थालाई पारदर्शी र मर्यादित बनाउन बाह्य लेखा परिक्षण गराई सम्बन्धित सबै साभेदारवाला निकायहरूमा लोखापरिक्षण प्रतिवेदन पठाउने कार्य सम्पन्न गरियो। नेपाल सरकारको नियम अनुसार संस्थाले वार्षिक रूपमा तिर्नुपर्ने सम्पूर्ण करहरू नेपाल सरकारलाई भुक्तानी गरि संस्था नविकारण गर्नेकाम पनि सम्पन्न भैसकेको छ। एस नेपालद्वारा अछाम र कैलाली जिल्लाका सिमान्तकृत समुदायलाई लक्षित गरि यो वर्ष विभिन्न क्षेत्रमा तिनवटा ईच्छापत्र तथा प्रस्ताव पेश गरिएका थिए। जसमध्ये एउटा कार्यक्रमको सम्झौता भई कार्यक्रम संचालन भैरहेको छ। स्थानीय सरकारको गठन पश्चात कार्यक्रमहरू संचालनका लागि सम्बन्धित स्थानीय सरकार र समाज कल्याण परिषदबाट पनि स्विकृती लिने काम भैसकेको छ।

एस नेपालका विभिन्न कार्यक्रमहरूमा कामगर्ने कर्मचारीहरू मध्ये चारजना महिला सहित यसवर्ष छ जना कर्मचारीको छनौट गरिएको थियो। यसैगरी अछाम जिल्लाका तिनवटा कार्यक्रमको सम्झौता सकिए संगै उक्त कार्यक्रममा कामगर्ने ११ जना कर्मचारीहरूको विदाई गरिएको थियो। यो वर्ष साभेदार संस्थाहरूले आयोजना गरेका नौ वटा विभिन्न तालिम तथा भ्रमणहरूमा संस्थाका सदस्य तथा कर्मचारीहरू सहभागि भएका छन्।

यसैगरी जिल्ला समन्वय समिति, नगरपालीका र गाउँपालीका अछाम तथा कैलाली र गैसस महासंघ जस्ता विभिन्न संघसंस्था तथा कार्यालयहरूले आयोजना गरेका विभिन्न तालिम, गोष्ठी, तथा अन्तरक्रिया कार्यक्रमहरूमा पनि संस्थाको तर्फबाट सहभागी हुने काम गरियो। यसका साथै सरोकारवालाहरबाट सल्लाह, सुझाव तथा मार्गदर्शनको लागि अछाममा एकपटक परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरिएको थियो।



एस नेपाल कार्य समिति बैठक, धनगढी

2. Activities undertaken by YES Nepal

In order to make the functions of YES Nepal effective and systematized, meetings of executive committee were held four times in this year. The organization successfully organized its annual general assembly and ratified upcoming plan, progress and financial report and Gender Inclusion Policy 2074. The assembly also made small amendment in the constitution of YES Nepal and approved membership request of five new members. The organization distributed copies of audit report to concerned stakeholders to maintain

financial transparency and integrity. It also fulfilled taxation requirement of Nepal government and condition of organizational renewal. This year, YES Nepal submitted three letters of interest and fund proposals to different organizations focusing on the needs of target communities, among which one proposal has been accepted for partnership and is currently at implementation stage. After the formation of local government, YES Nepal acquired permission from the respective local government bodies and Social Welfare Council.

This year, including four females six new staffs have been recruited for the different programs. The organization also bid farewell to 11 staffs after the completion of three programs in Achham. The executive committee members and staffs participated in nine trainings and exposure visits organized by the partner organizations. Similarly, they attended trainings, workshops and interaction programs in the invitation of District Coordination Committee, municipality, rural

municipality, NGO Federation and other like-minded NGOs in the district. YES Nepal organized meeting of a project advisory committee in Achham to share about organization's activities to the stakeholders. Constructive feedbacks and suggestions for the betterment of YES Nepal's



DPAC meeting, Sanfebagar

programs were received in the meeting.

३. कार्यक्रमहरू विस्तारमा :

एस नेपालद्वारा विभिन्न साभेदार संस्थाहरूसँगको साभेदारीमा यसवर्ष सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूको विस्तृत प्रतिवेदन यस प्रकार रहेको छ।

३.१. सिमापारीसम्म एच.आई.भि. एड्स सचेतना अभिवृद्धि (न्याब) कार्यक्रम, अछाम

(क) सक्षिप्त परिचय

एस नेपाल अछाम र संस्थागत विकास संजाल काठमाण्डौको साभेदारीमा अछाम जिल्लाका पाँचवटा साविकका गाविसहरू क्रमशः घुघुरकोट, बुढाकोट, सिद्धेश्वर, पायल र लुंग्रामा सिमापारी सम्म एच.आई.भि. र एड्स सचेतना अभिवृद्धि (न्याब) कार्यक्रम संचालन गरिएको थियो। विदेशमा काम गर्ने कामदार र उनीहरूको परिवारमा भएको एच.आई. भि. र एड्सको जोखिम तथा प्रभाव कम गर्न यो परियोजना सञ्चालन गरिएको थियो। मार्च २००९ मा संचालन गरिएको न्याब कार्यक्रम डिसेम्बर २०१७ मा समापन गरिएको थियो भने कार्यक्रमको जम्म बजेट रु. ६६,७०,७८७ रहेको थियो।

(ख) मुख्य क्रियाकलाप तथा उपलब्धिहरू :

- एचआईभि संक्रमितहरूका लागि स्थापना गरिएको घुम्तिकोष परिचालनबाट विभिन्न समयमा गरि ८९ जना सदस्यहरूले बाखापालन, भैसी पालन तथा खुद्रा पसल संचालन गरि लाभान्वित भएका छन्। संक्रमितहरूको पोषण स्वास्थ्य सुधारका लागि १०८ जनाले करेसाबारी संचालन गरिरहेका छन्।
- हालसम्म विभिन्न समयमा गरि ६,६५६ जना विद्यार्थीहरूलाई एचआईभि एड्स र यौनरोग आदीका बारेमा जनचेतना जगाउने काम गरिएको थियो। यसैगरि १,७६८ जना आप्रवासी कामदारहरूलाई एचआईभि संक्रमण, यौनरोग र सुरक्षित आप्रवासनका बारेमा जानकारी गराइएको थियो।
- जोखिममा रहेका आप्रवासी कामदार र तिनको घरपरिवारका ६०६ जना सदस्यहरूलाई परामर्श गरि रगत परिक्षणका लागि स्वईच्छक रक्त परिक्षण केन्द्रमा पठाउन



एस नेपालको १८ औं वार्षिक साधारणसभा, धनगढी

3. Programs of YES Nepal in Detail:

This report incorporates the overview of programs that YES Nepal implemented with the partnership of different partner organizations.

3.1. Reaching Across the Borders for HIV/AIDS Prevention (RAB) Program

Brief introduction:

YES Nepal with partnership of Sansthaगत Bikas Sanjal with financial support of MCC, implemented RAB program in the then five VDCs of Achham named as Ghughurkot, Budhakot, Siddheswor, Payal and Lungra. The key objective of the program was to minimize the risk and effect of HIV and AIDS among migrant workers and their families. The program which was commenced on March 2009 came to an end on December 2017. The total budget of the program was NRs 66,70,787.

Main activities and achievements:

- 89 people living with HIV (PLHIV) have been benefitted from the revolving fund the program created to support their livelihoods. They are engaged in goat rearing, buffalo rearing and running small grocery shops and earning regular and steady income to meet the daily expenditure. To improve nutritional health of PLHIVs, 108 members have been motivated and supported to initiate kitchen gardening.
- 6656 students from various schools participated in the awareness building activities against HIV AIDS and sexually transmitted infections. 1768 migrant workers were informed about safe migration and HIV AIDS.
- 606 migrant workers and their family members were supported to visit VCT centers and undergo



कर्मचारी बिदाइ तथा निर्वाचित प्रतिनिधिहरूलाई सम्मान

सहयोग गरियो । स्वास्थ्य परिक्षण तथा एआर्टि (ART) पहुँचमा वृद्धि गर्नकालागि पटक पटक गरी ७५२ पटक संक्रमितहरूलाई आर्थिक सहयोग गरिएको । ९ जना एचआईभि संक्रमित गर्भवती महिलाहरूलाई सुरक्षित प्रजननका लागि जिल्ला स्वास्थ्य कार्यालयमा प्रेषण गरिएको थियो र उनीहरूले सुरक्षित सुत्केरी सेवा पाएका थिए ।

- एचआईभि संक्रमितहरूको जिल्ला स्तरीय कार्यसंजाल संस्था हातेमालो पैरवि संजाल जिल्ला प्रशासनमा कार्यालय, अछाममा दर्ता भई क्रियाशिल रहेको छ । उक्त संस्थालाई आफ्ना गतिविधिहरू अगाडी बढाउन एस नेपालले रु ५६,००० आर्थिक सहयोग गरेको छ । सहयोगी समूहका सदस्यहरूको क्षमता विकास भई आफ्ना समूहका मागहरूबारे स्थानीय नीकायहरू संग समन्वय गरि रु. २,४७,००० बराबरको सहयोग प्राप्त गर्न सफल भएका छन् ।
- एचआईभि संक्रमित तथा टुहुरा बालबालीकाहरूको शिक्षामा सहयोग पुर्याउन रु. ९०,००० बराबरको अक्षयकोषको स्थापना गरिएको छ । एचआईभि संक्रमितहरूको जीवनयापन तथा स्वास्थ्य सुधारका लागि स्थापना गरिएको घुम्तिकोषमा एस नेपालको अनुदान, साविकका गाविसहरूको अनुदान, सदस्यहरूको मासिक बचत तथा ब्याज गरि जम्मा रु. १०,६९,८७४ परिचालन गरि समूहका सदस्यहरू लाभान्वित भएका छन् ।

३.२ सुरक्षित आप्रवासनका लागि एचआईभी शिक्षा कार्यक्रम, अछाम

क) संक्षिप्त परिचय :

फेलम नेपालको आर्थिक सहयोग र संस्थागत विकास संजालको साभेदारीमा अछाम जिल्लाका साविका बिनायक, चाल्सा र कुईका गाविसहरूमा सुरक्षित आप्रवासनका लागि एचआईभी शिक्षा कार्यक्रम संचालन गरिएको थियो । विशेष गरेर एचआईभी संक्रमित व्यक्तिहरूको जीवनस्तरमा सुधार गर्ने, आप्रवासी कामदारहरूको जोखिमपूर्ण व्यवहारमा कमि ल्याउने र संक्रमितहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो परियोजना सञ्चालन गरिएको थियो । उक्त परियोजनाको अवधि २०१४ जुन देखि २०१७ डिसेम्बर सम्म रहेको थियो ।

blood tests. 752 were provided with financial support to access ART. Nine pregnant PLHIVs were referred to District Health Office for safe delivery.

- District level network of PLHIVs formed under the program got registered at District Administration Office Achham. The network named as Hatemalo Pairavi Sanjal is actively functioning in the community for the social and economic benefits to the PLHIVs. NRs 56,000 was granted to the network to help continue their work even after the completion of the program. From the various trainings and workshops, the capacities of PLHIV group members have been significantly enhanced. As a result, they succeeded to coordinate with and collect NRs 2,47,000 from different local agencies for their groups.
- With objective of providing support to education of children living with HIV and orphans, a fund worth NRs 90,000 has been set up. Moreover, the members are mobilizing revolving fund of NRs 10,69,874 to support their livelihoods and health improvement.

3.2 HIV Education for Safer Migration Program, Achham

Brief introduction:

YES Nepal implemented HIV Education for Safer Migration Program in then Binayak, Chalsa and Kueeka VDCs of Achham District with financial support of FELM and partnership with Sansthaगत Bikas Sanjal. The program was particularly intended for improving living conditions of PLHIVs, reducing risk behaviors of migrant workers and building capacity of PLHIVs. The program started from June 2014 and implemented till December 2017.

ख) सम्पन्न क्रियाकलाप र उपलब्धिहरू :

- एचआईभि संक्रमणबाट बच्ने उपाय, सुरक्षित आप्रवासन, रगतपरिक्षण गर्ने स्थान, औषधि उपचार गरिने निकायहरूको बारेमा जनसमुदायलाई जानकारी गराउने काम गरियो । संक्रमितहरूलाई गरिने भेदभाव तथा लाञ्छनामा कमी ल्याउन उनिहरूको परिवारका सदस्यहरूसँग पनि छलफल भएको थियो । कार्यक्रमको अवधि भित्र जम्मा २,०७६ जनालाई जानकारी गराईएको थियो जस्मा १,०६३ महिला रहेका थिए । यसैगरी आर्थिक अभावका कारण औषधि उपचारमा कठिनाई भएका ३७२ जनालाई यस कार्यक्रम मार्फत एचआईभि परिक्षणका लागि आर्थिक सहयोग गरिएको हो ।
- कार्यक्षेत्रमा रहेका ५४ जना संक्रमितहरूले गठन गरेका तीनवटा सहयोगि समूहहरूमा रु. ७,२९,००० घुम्तिकोष परिचालन भैरहेको छ । जस्मा एस नेपालबाट अनुदान स्वरूप रु. ५,०१,००० रहेको थियो भने बाँकी रकम साविकका गाविसहरूबाट सहयोग रहेको थियो । घुम्तिकोष परिचालनबाट २९ जना महिला १६ जना पुरुषहरूले विभिन्न स-साना व्यवसायहरू संचालन गरि लाभान्वित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य शिविरको आयोजना गर्दा कार्यक्षेत्रका १७२ जनाले सेवा पाएका थिए ।



स्वास्थ्य शिविर विनायक, अछाम

Main activities and achievements:

- Community people were imparted on HIV safety measures, safe migration, VCT centers and treatment providing agencies. Family members of PLHIVs were regularly visited and counseled to reduce stigma and discrimination against PLHIVs. During the project period, 2076 people were given information about HIV AIDS. Among them, number of women was 1063. Along with that, 372 people with poor financial condition were provided necessary support for HIV test.
- Revolving funds equivalent to NRs 729,000 have been mobilizing by 54 PLHIVs in the three groups. The fund has been established with program grant NRs 5,01,000 and grant from then VDCs. 29 women and 16 men have been taking economic gain from the revolving fund they mobilized for small income generation schemes. Similarly, 172 people were offered service in a health camp organized with coordination of District Health Office.

सफलताको कथा

चौकीदारदेखि व्यवसाय कर्ता सम्म

From watchman to entrepreneur

दिर्घ आउजि, विनायक पञ्चदेवल नगरपालिका २ का बासिन्दा हुन। ३८ वर्षका दिर्घ आउजिको २०५२ सालमा विवाह भयो। आमाबुवा र दुईटा छोराछोरी गरि उनको जम्मा ६ जनाको परिवार छ। उनी प्रायः जसो दुई महिना घरमा बस्ने र बाँकी समय भारतमा बिताउने गर्थे। यसै क्रममा २०६३ सालमा विरामी भएर घर फर्केका आउजीले धामिभ्राक्रिसँग औषधि उपचार गराए। केहि सप नलागे पछि उनी एक पटक जिल्ला अस्पतालमा पुगे। जिल्ला अस्पतालमा एचआईभि भएको थाहा पाएपछि घरमा फर्के। त्यसपछि सार्वजनिक समारोह देखि गाउँका सामुहिक कार्यमा उनको उपस्थिती कम हुदैगएको उनी बताउछन्। एस नेपाल अछामले विगत २ वर्ष देखि सुरक्षित आप्रवासनका लागि एचआईभि शिक्षा कार्यक्रम अन्तरगत संक्रमितहरुको सुमह गठन प्रकृयाबाट घुम्तिकोष परिचालन गरिको आउजीले थाहा पाए। भारतमा बस्दा आफु एचआईभि संक्रमित भएको पुनः भारतमा नै कामगर्न जानु उनलाई ठूलो पिडा जस्तै हुनपुग्यो। त्यसपछि उनले संक्रमितहरुको बैठक संचालन प्रकृया र घुम्तिकोषको बारेमा एस नेपालको फिल्ड कार्यालयमै आएर जानकारी लिई सुमहमा आवद्ध भए। अरु सदस्यहरु सँगै उनले पनि सुमहमा बचत गर्दै गए। संक्रमितहरुको बैठक हरेक महिनाको पाँच गते बस्ने गर्दछ। हाल आएर उनले समुहबाट चालिस हजार रकम ऋण लिई एउटा भैस किनेका छन्। साभको दुधबाट बनेको दहि, महि घरका सदस्यहरुले खाईरहेका छन् भने बिहानको दुध र घ्यू बेचेर मासिक ९,०००। भन्दा बढि आम्दानि गरिरहेको उनले बताए। आउजी भन्छन्, एस नेपालको सहयोगमा गठन भएको संक्रमितहरुको समुह मेरा लागि खुशिको अवसर भयो। यसरी दुध र घ्यूबाट गरेको आम्दानीले उनको घर खर्च चलेको छ। कुराकानी गर्दैजादा उनी अगाडी थप्छन्, आफ्नै गाउँठाउँमा केहि गर्ने र परिवारसंग बस्ने इच्छालाई यो समुहले र एस नेपालले पुरा गरिदियो। नियमित औषधि र खानपानलाई ध्यान दिदा स्वास्थ्य पनि राम्रो हुने र कामपनि धेरै गर्न सकिने रहेछ।



Dirgha Auji, aged 38 is a resident of Binayak Panchadewal Municipality ward No. 2. He got married in BS 2052 and has two children. He has a family of six including his wife, children and parents. In a year, he used to spend two months at home and in India for remaining months to earn livelihoods. In that course, in year 2063, he returned home ill. He visited

many traditional shamans for treatment but were in vain. After nothing worked, he went to District Hospital where he was diagnosed having infected with HIV. After that, he reduced his participations in public functions and community work. When he came to know about YES Nepal's program for PLHIVs in his village, he went to meet the staff of the program. Then realizing his mistake of going to India even after contracting HIV, he got affiliated with a group of PLHIVs. He started savings in the group and regularly attended monthly meeting. At present, he has a buffalo which he bought taking a loan Rs 40,000 from his group. He and his family members at daily basis consume diary product from the buffalo milk and also manage to sell milk and butter. His monthly income from the buffalo is over Rs 9000 a month. Mr. Auji says, 'YES Nepal's supported PLHIV group is my hope of living. I am able to make house expenses from the money I make by selling milk produces. My wish to live in my own village and with family has been fulfilled by YES Nepal. Regular intake of medicines and diet can improve our health and thus can we do most of the indoor and outdoor works.'

३.३ सामुदायिक शान्तिकालागि दिगो विकास कार्यक्रम, अछाम क) संक्षिप्त परिचय

फेलम नेपालको आर्थिक सहयोग र संस्थागत विकास संजालको साभेदारीमा अछाम जिल्लाको साविकको विनायक गाविसमा सामुदायिक शान्तिका लागि दिगो विकास कार्यक्रम सञ्चालन गरिएको थियो । समुदायमा रहेका सा साना समस्या, मनमुटाव तथा द्वन्द्वका सवालहरूमा आपसी छलफल गरी मेलमिलापको वातावरण बनाउनुका साथै समुदायमा शान्ति स्थापनामा सहयोग पुर्‍याउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । यस कार्यक्रमको योजनाको अवधि तिन वर्षसम्म रहने भनेर तयार गरिएको थियो, तर दातृनीकायको आन्तरीक समस्याका कारण डेढवर्ष मात्र कार्यक्रम संचालन भई डिसेम्बर २०१७ मा सम्पन्न भएको थियो ।

ख) सम्पन्न क्रियाकलाप र उपलब्धिहरू :

- यस कार्यक्रम अन्तर्गत द्वन्द्व तथा मेलमिलाप तालीम, घरेलु हिंसा न्युनिकरण, सहभोज, युवा तथा बालबालिकाहरूसँग अन्तरक्रिया, मध्यपान तथा धुम्रपान नियन्त्रणका लागि सडक नाटक प्रदर्शन लगायतका क्रियाकलापहरू संचालन गरिएका थिए । यससँग विभिन्न क्रियाकलापहरूबाट कार्यक्षेत्रका १,६८३ जना महिला, पुरुष तथा युवायुवतीहरू लाभान्वित भएका थिए ।
- साविकको विनायक गाविसको सामाजिक कृषाको बारेमा समूह छलफलमा सहभागि अभिभावक तथा किशोरी नौ वटा टोलमा महिला शान्ति समूह गठन भएका छन्, जस्मा २१० जना सदस्यहरू रहेका छन् । उनीहरूले घुम्तिकोष परिचालन निर्देशिका बनाएर रु. १,८०,००० घुम्तिकोष परिचालन गरिरहेका छन् । कोषबाट महिलाहरूले आयआर्जनका लागि ऋण लिने र मासिक बचत पनि गरिरहेका छन् । महिला विकास कार्यलयबाट पनि महिला निगरानी कोषको एक हजार रकम यसै कोषमार्फत परिचालन भैरहेको छ ।
- स्थानीय शान्ति समूहको बैठक संचालन र उनीहरूको आय आर्जनका लागि तीसजना सम्म क्षमता भएको एउटा शान्तिकेन्द्र हलको निर्माण भएको छ । लगभग तिनलाख रुपैया कार्यक्रमबाट, छत्तिहजारको जनश्रमदान र साविकको गाविसबाट दुइलाख पन्चास हजारको रकम सहयोगबाट शान्ति केन्द्र निर्माणको काम सम्पन्न गरिएको थियो ।



3.3 Community Peace for Sustainable Development Program, Achham

Brief introduction:

YES Nepal with financial support of FELM and in partnership with Sansthaगत Bikas Sanjal implemented Community Peace for Sustainable Development in formerly Binayak VDC of Achham. The main objective of the program was to create an environment of harmony and build peace by holding mutual discussion on community disputes and issues of conflict. The program was designed for three years, however due to abrupt ending of partnership, the program was stopped after one and half year.

Main activities and achievements:

- Under the program, conflict and reconciliation trainings, mitigation of domestic violence, community feast, interaction programs among youths and children, street drama against alcoholism and smoking were conducted at several occasions. From these activities, 1683 people from the target communities including women, men and adolescents were benefitted.
- Women peace groups have been formed in the nine wards of Binayak VDC with involvement of 210 members. They have been mobilizing revolving fund of Rs 1,80,000 for different income generation purposes. They strictly adhere to group's fund mobilization guidelines while disbursing loan to members. The members also deposit monthly savings in the group. Fund received Rs. One thousand from Women Development in this fund.
- A peace center (hall) with a seating capacity of 30 people has been constructed to organize meetings and trainings. For the construction of the hall, the program donated around Rs 300,000 and former VDC office Rs 285,000. The community people made labor contribution worth Rs 36,000.

३.४ किसोरी तथा जोखिममा परेका महिलालाई स-शक्तिकरणद्वारा संरक्षण (PAVE) कार्यक्रम, अछाम

क) कार्यक्रमको परिचय :

डब्लु. डब्लु. डि. पि. जर्मनीको आर्थिक सहयोग तथा संस्थागत विकास संञ्जालसंगको साभेदीमा एस नेपालले अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नं १, २, ३ र ६ मा किसोरी तथा जोखिममा परेका महिलाहरूलाई सशक्तिकरण द्वारा संरक्षण कार्यक्रम संचालन गरिरहेका छ। किसोरी तथा महिलाहरूलाई प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने र छाउपडी कुप्रथाका लागि पैरवी गर्न सशक्त बनाउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। जनवरी २०१८ देखि संचालन भैरहेको यस कार्यक्रमको अवधि तिन वर्षको हुनेछ।

ख) सम्पन्न क्रियाकलाप तथा उपलब्धिहरू

- यस कार्यक्रम सञ्चालनका लागि स्थानीय निकायबाट स्विकृति लिने काम सम्पन्न भैसकेको छ। गाउँपालिका तथा वडा स्तरीय सरोकारवालाहरूका बिच कार्यक्रमको अभिमुखिकरण बैठकहरू सम्पन्न गरिएका छन्। कार्यक्रमलाई प्रभावकारी बनाउन र कार्यप्रकृया सहज गर्नका लागि कार्यक्षेत्रमा आधाररेखा सर्वेक्षण (वेसलाईन सर्वे) गरिएको छ। खासगरी सामाजमा रहेका कुप्रथा तथा महिलाहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनका लागि चारवटै वडाका ३०० वटा घरपरिवारमा सर्वेक्षण गरिएको थियो। यसैगरी कर्मचारीहरूलाई कार्यक्रम तथा संस्थाका विभिन्न नितिनियम एवं निर्देशिकाहरूकोबारेमा अभिमुखिकरण गरिएको छ।
- कार्यक्षेत्रमा प्रजनन स्वास्थ्यको बारेमा जानकारी गराउन महिला तथा किशोरीहरूका समूहहरू गठन गरिएका छन्। दलित, फरक क्षमता भएका, पछाडि पारिएका महिलाहरूको सहभागितामा चारवटा वडामा छ वटा किशोरी समूहहरू गरि जम्मा ३९ वटा महिला समूहहरू रहेका छन्। महिला समूहमा ९४५ जना सदस्यहरू रहेका छन् भने किशोरी समूहमा १४० जना सदस्य रहेका छन्। समूह सदस्यहरूलाई मासिक बचत र विभिन्न किसिमका कुप्रथा तथा मान्यताहरू न्युनिकरणका लागि मासिक बैठकमा छलफल संचालन भैरहेका छन्। सुमदायमा रहेको कुप्रथा तथा महिला प्रजनन स्वास्थ्यका बारेमा स्वास्थ्यसेवा प्रदायक तथा शिक्षक, धामी भ्रांन्त्रि, श्रीमान्, श्रीमती र आमा छोरीका बिच विभिन्न अन्तरक्रिहरूया संचालन गरिएका थिए।



घरेलु हिंसाको बारेमा जानकारी लिन बैठकमा सहभागी महिला



बाल विवाह न्युनिकरणका लागि छलफलमा सहभागी किशोरीहरू

3.4 Protection of Adolescent and Vulnerable Women through Empowerment (PAVE)

Brief introduction:

YES Nepal with financial support of World Women's Day of Prayer (WWDP), Germany and in coordination of Sansthatag Bikas Sanjal has been implementing PAVE Program in wards 1, 2, 3 and 6 of the Mellekh rural municipality of Achham. The objective of this program is to build awareness among female adolescents and vulnerable women on reproductive health and to empower community to advocate eradication of widely prevalent malpractice called as Chhaupadi (Menstrual Exile). The duration of the program is three years starting from January 2018.

Main activities and achievements:

- Acquired approval of the local bodies for the implementation of the program. Orientation meetings were organized with stakeholders at rural municipality and ward level. In order to make the program effective and smooth, a baseline survey has been carried out in the program area. 300 households participated in the survey disclosing the health status of women and traditional harmful practices associated with it. The staffs were also given orientation on program and organizational policies and procedures.
- Groups of women and female adolescents have been built in the working areas to implement programs in a structured manner. There are six adolescent groups in four wards comprising Dalit, differently able people and marginalized groups, making 39 women groups in total. The women groups have 945 members and female adolescents' groups have 140 members affiliated with them. They hold monthly meeting to develop saving habit and to discuss the ways to eliminate the traditional malpractices of the community. The program also organized interactions among health service providers, teachers, shamans, husbands and wives, mothers and daughters.

३.५ सामाजिक रुपान्तरणकालागि महिला स-शक्तिकरण कार्यक्रम

क) कार्यक्रमको परिचय :

सामाजिक रुपान्तरणका लागि महिला स-शक्तिकरण कार्यक्रम विकास कोष नर्वेको आर्थिक सहयोगमा एस नेपालद्वारा साँफेबगर नगरपालीकाको वार्ड नं. ११, १२ र १३ अछाममा अप्रिल २०१७ देखि संचालन भैरहेको छ। लक्षित समुदायका पछाडी परेका महिला, दलित तथा बालबालिकाहरुको पोषण तथा खाद्य सुरक्षा र लैंगिक समानतामा बृद्धि गरि उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउन यो कार्यक्रम संचालन भैरहेको छ।

ख) सम्पन्न मुख्य क्रियाकलाप तथा उपलब्धिहरु :

- कार्यक्षेत्रमा गठन भएका समुहहरुका २७ जना सदस्यहरुलाई गत वर्ष बाखा खरिद गर्नका प्रति सदस्य रु. १०,००० का दरले कार्यक्रमबाट आर्थिक सहयोग गरिएको थियो। जसमा सदस्यहरुले केहि आफ्नो पनि लगानी गरि ५८ वटा बाखा खरिद गरेका थिए। जसबाट ३५ वटा बाखाहरु वृद्धि भई हाल बाखाको संख्या ९३ पुगेको छ। ९ जना सदस्यहरुले भने बाखा बेचेर ६७,००० नाफा लिईसकेका छन्। यसैगरी यसवर्ष २६ जना समुह सदस्यलाई प्रति व्यक्ति १२,००० आर्थिक सहयोग गरिएको थियो जसबाट थप ६६ वटा बाखा खरिद गरेका छन्।
- समुहका ४५ जना सदस्यहरुलाई कार्यक्रमबाट तरकारीको विउँ (काउली, टमाटर, रायो, फुलगोभि) सहयोग गरिएको थियो। जसमध्ये २२ जना सदस्यहरुले घरमा तरकारी खाएर विक्री गरी रु. १,०२,४०० आम्दानी गर्न सफल भएका छन्। यसैगरी १५ जना समुहका सदस्यहरुलाई कागति, मौसमि र सुन्तलाका गरि जम्मा ८१० बोटहरु सहयोग गरिएको थियो, जसमा ५४२ बोटहरु राम्रोसंग हुर्किरहेका छन्।
- १०३ जना समुह सदस्यहरुलाई पोषण स्वास्थ्य तालिम दिइएको थियो। जसमा ९१ जना महिला सहभागी थिए। तालिम पश्चात ७० घरपरिवारको पोषिलो खाना खानो बानी र तरिकामा विकास भएको छ। पहिला दाल तथा तरकारी बेचेर चाउचाउ र स्वयाविन खाने गर्थे भने अहिले गेडागुडी, साग,

3.5 Women Employment for Social Transformation (WEST) Program

Brief introduction:

Women Employment for Social Transformation Program is being implemented by YES Nepal with financial support of Development Fund Norway in wards 11, 12 and 13 of Sanphebagar Municipality of Achham since April 2017. The program has been implementing with objective of improving the economic well-being of marginalized women, Dalit and children by increasing their access to food security and ensuring gender equality.

Main activities and achievements:

- 27 members from different groups received Rs 10,000 each to buy goats for income generation. They bought 58 goats in total by adding some contribution of their own. Starting from 58, the number of goats has reached to 93. Nine members have already earned Rs 67,000 from selling their goats. This year, additional 26 members obtained financial support of Rs. 12,000 each to buy 66 goats in total.
- 45 group members were provided with wide varieties of vegetable seeds, such as cauliflower, tomato, spinach, cabbage etc. Among them, 22 members made income of Rs 1,02,400 by selling their surplus home grown produces. In addition to that, 15 members were distributed 810 seedlings of different fruits items such as lemon, sweet lemon, orange etc. At present, 542 plants are growing healthy and strong and expected to bear fruits within a time frame.
- 103 members participated in nutrition trainings. After the trainings, behavioral changes in regard to their eating habits have been observed in 70 households. Before their participation in the trainings, they used to sell pulses and vegetables to purchase junk food such as instant noodles and chips. Nowadays, they eat beans, spinach, finger millet etc.
- Total of 144 members including 122 females and 22 males participated in the kitchen gardening trainings.



लक्षित समुहलाई मकै बीउ सहयोग, देवीस्थान, अछाम



पाहुनाहरुलाई खप्तड होमस्टेमा स्वागत गर्दै स्थानीय

- कोदो आदी खानेकुराको बानीको विकासमा सुधार आएको छ।
- १२२ जना महिला र २२ जना पुरुष गरि जम्मा १४४ जना लाई घर बगैँचा तालिम संचालन गरिएको थियो । तालिम पाएकाहरु मध्ये ५४ जनाले आफ्नै आगनमा बाह्रैमास हरियो साग सब्जि तथा सागपात फलाएर खाने व्यवस्था गरेको छ।
 - साँफेबगर नगरपालिको वार्ड नं. १३, खप्तडमा पाँचवटा सामुदायिक होमस्टे संचालन भएका छन्। होमस्टे उद्घाटनमा साँफेबगर नगरपालिकाका उपमेयर, पत्रकार, एफएम, पर्यटन बोर्डका सुचना अधिकृत तथा वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । हालसम्म ८० जनाले होमस्टेको सेवा लिईसकेको छ भने होमस्टे संचालकहरुले रु. ९५,०००। आम्दानी गरेका छन्

54 participants have been growing green vegetables throughout the year.

- Five community homestay programs have been operated in ward 13, Khaptad of Sanfebagar Municipality. In the inauguration ceremony of the homestay program, Deputy-mayor, journalists, media persons, communication officer of tourism board and ward chairpersons were presented. Until now, 80 guests came to enjoy the natural settings of Achham and learnt the aspects of a different culture. Hosting families earned Rs. 95,000 from the homestay.

सफलताको कथा


बाखा पालन व्यवसायले आम्दानी वृद्धि

साँफेबगर नगरपालिका वडा नं. १३ बाब्ला, बटाली गाँउ बस्ने कम्माने बटालाको सात जनाको परिवार छ। परिवारमा कडा मेहनत गरेर खेतीपाती गर्दापनि मुस्किलले छ महिना सम्म मात्र खान पुग्छ। उनले आफ्नो समुहमा बाखापालनका लागि केहि सहयोग कतैबाट आए मेरो नाम राखिदिनु भन्ने गर्थे। केहि समयपछि एस नेपालद्वारा संचालित सामाजिक रुपान्तरणका लागि महिला स-शक्तिकरण कार्यक्रमबाट बाखापालनमा थोरै आर्थिक सहयोग प्रदान गर्ने क्रममा कम्माने बटालाले पनि रु.१०,०००। सहयोग पाउनु भयो। उनले आफुले र ऋण सापट गरेर रु.१०,०००। आफ्नो तर्फबाट जुटाई जम्मा रु २०,०००। लगानीमा पाँचवटा बाखा खरिद गर्नुभयो। एक वर्षको अवधिमा पाचै बाखाबाट वृद्धि भएर हाल उनका १० वटा बाखा भएका छन्। उनले एक बाखो बचेर रु.७,००० आम्दानि पनि गरिसक्नु भएकोछ भने आफुसंग करिब रु. ३६,००० बराबरका बाखा रहेको कुरा उनी बताउछन्।

पहिले घरमा केहि समस्या भए वा कोहि विमारी भए पैसा काँहाबाट ल्याउने भन्ने चिन्ता थियो भने आजभोली कोही केही विरामी पर्दा, अथवा खाद्यान्य किन्नुपर्ने अवस्था आए पाठोबाखो बेचेर भए पनि म खर्च गरुला भन्ने आफुमा आट आएको कुरा उनी बताउँछन्। बाखा व्यवसाय राम्रोसंग फस्टाएपछि आफ्नो आर्थिक अवस्थामा सुधार आउने कुरामा उनी ढुक्क भएको कुरा सुनाउछन्। कम्माने बटाला भन्छन्, आफ्नो आयश्रोत केही नहुदा मनमा चिन्ताले खाईराख्दोरैछ तर आजभोली म त्यो चिन्ताबाट पनि मुक्त हुदैछु। बाखा पालन व्यवसाय गरेपछि बाखालाई सरसफाई र मेहनत पनि चाहिन्छ तर त्यसका लागि घरका सबै सदस्यहरुले उनलाई सहयोग गरिराखेका छन्। आगामि दिनमा बाखापालन व्यवसायलाई अझै बढाउने र धेरै नाफा लिने उनको योजना रहेको छ, भने यस कार्यमा सहयोग गर्ने सबैलाई उनी धन्यवाद दिन चाहन्छन्।

Increase in Income by Goat Rearing

Kamman Batabla, residence in ward 13, Babla of Sanfebagar municipality. He has a family of seven members. Despite his hard work, he hardly survives for six months from his agriculture production. After his involvement in the group formed by the program, he was chosen to receive Rs 10,000 for goat rearing. He purchased five goats by adding Rs 10,000 out of his own pocket. Within a year, Kamman got five more goats from breeding. He sold one goat in Rs. 7000 and still possesses goats worth 36,000 rupees.



Kamman used to worry a lot when someone fall ill at home. He had no savings and other source of income. Nowadays he is confident that whatever difficulties may arise, he will face it. He says he can arrange money anytime by selling his goats. He is hopeful that after his goat raising gets more commercialized, his financial condition will be strengthened. He says, 'If there is no regular means of livelihood, it makes you feel unhappy and frightened. Nowadays I am slowly overcoming my worries. Goat raising needs much care and hygiene, for which my family helps me a lot.' Kamman plans to raise more goats in the future and make more profit. He also thanks everyone for what he achieved so far.

३.६ जीविकोपार्जनको हक परियोजना

क). कार्यक्रमको परिचय :

लोकतन्त्रलाई जीवन पद्धतिको रूपमा विकास गर्न समुदायको आर्थिक सबलिकरण र अधिकार महत्वपूर्ण विषय हो। खास गरेर आर्थिक, सामाजिक तथा साँस्कृतिक रूपले पछाडी पारिएका समुदायलाई लोकतन्त्रको मूलधारमा ल्याउन उनिहरुको आर्थिक सशक्तिकरण आवश्यक छ। यसै

तथ्यलाई मनन गरी एस नेपालले युरोपीयन युनीयन र इको कोअपरेसनको आर्थिक सहयोगमा कैलाली जिल्लाको लम्कचुहा नगरपालिका वार्ड नं. ३, बल्चौरमा रहेका वादी समुदाय र धनगढी उप-महानगरपालिका वडा नं. १७ धुर्जानमा रहेका मुत्त कम्हलरीहरुको उद्यमशिलता विकास गरि उनीहरुलाई सशक्तिकरण गर्न जीविकोपार्जनको हक नामक परियोजना संचालन गरिरहेको छ। यो परियोजना २६० घरधुरीमा केन्द्रित रहनेछ भने यसको अवधि जनवरि २०१८ देखि जुन २०२१ सम्म रहनेछ।



लक्षित समुदायसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै धनगढी उप महानगरपालिकाका मेयर

ख) सम्पन्न क्रियाकलाप तथा उपलब्धिहरु :

कार्यक्रम संचालनका लागि कर्मचारी छनौट गरि संस्था र कार्यक्रम बारे अभिमुखिकरण गरियो। यसका साथै स्थानीय नीकायसंग समन्वय गरि कार्यक्रम संचालनका लागि स्विकृति लिने काम पनि सम्पन्न भैसकेको छ। साभेदार संस्था ईको कोअपरेसनले संचालन गरेका परियोजना संग सम्बन्धित विभिन्न तालिम तथा बैठकहरुमा सहभागी हुने काम भएको छ। यसैगरि युरोपीयन युनियनले पनि आयोजना गरेका तालिम तथा बैठकहरुमा सहभागी भईएको थियो। लक्षित समुदायमा आधार रेखा सर्वेक्षण गर्ने काम सम्पन्न गरि लक्षित समुदायको पहिचान गर्ने काम पनि सम्पन्न भैसकेको छ। यसका साथै समुदायमा हुने विभिन्न तालिम तथा अन्तरकृयात्मक बैठकहरु सम्पन्न भएका छन्।

३.७ पर्यटन प्रवर्द्धन कार्यक्रम, अछाम।

क) कार्यक्रमको संक्षिप्त परिचय :

एस नेपालले अछाम जिल्लाको साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा पर्यटन प्रवर्द्धनका लागि विभिन्न क्रियाकलापहरु संचालन गरेको छ। यसै आर्थिक वर्षको बैसाख देखी आसाढ मसान्त सम्मको अवधिमा खप्तड पर्यटकीय क्षेत्र संग सम्बन्धित विभिन्न क्रियाकलापहरु एस नेपालले संचालन

3.6 Right to Earn a Living (REAL)

Brief introduction:

Advancing economies and fulfillment of the rights of the community is vital to embrace Loktantra (People's Democracy) in their lives. In order to mainstream the marginalized and disadvantaged groups in people's democracy, there is a need of massive support in relation

to economic empowerment of these communities. Keeping in view this, YES Nepal has been implementing Right to Earn a Living Program with support from European Union and ICCO Cooperation. The beneficiaries of the program are Badis in Bachaur, Lamkichuha Municipality and

free bonded laborers in Dhurjanna, Dhandadhi Sub-metropolitan. The program aims at empowering them through building entrepreneurship and livelihoods. The tenure of the program is two and half years from January 2018 to June 2021 and is focused on 260 households.

Main activities and achievements:

- Selection of staffs and program orientations were successfully carried out. The organization also obtained approval from the local government bodies prior to program implementation and also took part in the trainings and meetings organized by ICCO Cooperation and European Union. Baseline survey was conducted to identify the situations of community. The program has organized series of meetings and trainings at community level.

3.7 Tourism Promotion Program

Brief introduction:

YES Nepal carried out various activities for the promotion of tourism acquiring financial support from Sanfebagar Municipality of Achham District. The organization operated different activities around Khaptad, one of the popular touristic destinations of Achham. The main objective of the program was to

गरेको थियो । खास गरेर पर्यटन प्रवर्धनका लागि स्थानीय जनसमुदायलाई सक्षम बनाउने र उनीहरूको आर्थिक विकासमा सहयोग पुर्याउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । यसका लागि साँफेबगर नगरपालीकाबाट प्राप्त गरेको सम्पूर्ण रकम एस नेपालले पर्यटन विकासका लागि योजना गरिएका क्रियाकलापहरूमा मात्र खर्च गरेको थियो भने बाँकी प्रशासनीक खर्चमा एस नेपालको सहयोग रहेको थियो ।

ख) सम्पन्न क्रियाकलाप र मुख्य उपलब्धिहरू :

- यहि बैशाख २२ देखि २८ गते सम्म अछाम जिल्लाको बैजनाथ धाममा अर्ध कुम्भ धार्मिक मेलाको आयोजना गरिएको थियो । मेलामा ७ नम्बर प्रदेशका ९ वटै जिल्ला र खप्तडका गरि ६० वटा धार्मिक, प्राकृतिक तथा ऐतिहासिक स्थल र संस्कृति सम्बन्धि फोटाहरु प्रदर्शनीमा राखिएका थिए । फोटो प्रदर्शनीका लागि खुल्ला ठाउँमा स्टल राखिएको थियो भने हजारौं व्यक्तिहरूले फोटो प्रदर्शनीको अवलोकन गरेका थिए ।
- अछाम जिल्लाको पर्यटन सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम साँफेबगरमा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा पर्यटन क्षेत्रमा आवद्ध पदाधिकारी, पर्यटन बोर्डका निर्देशक, साँफेबगर नगरपालिका प्रमुख सहित जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बक्ताहरूले पर्यटनका विविध सम्भावन तथा समस्याका विषयमा आआफ्ना धारणा व्यक्त गर्नु भएको थियो भने अछाम जिल्लाबाट खप्तड जाने पैदल मार्ग व्यवस्थित गर्नु पर्ने निष्कर्ष निकालिएको थियो ।
- एस नेपालले खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका युवाहरूलाई छनौट गरी पर्यटक गाइड तालिम संचालन गरेको थियो । साँफेबगर नगरपालिकाको खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका १४ जना युवाहरू पर्यटक गाइड तालिममा सहभागी भएका थिए । तालिममा सहभागीहरूलाई बुढाकोट-खप्तड पैदल मार्गमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको बारेमा जानकारी गराईएको थियो । यसैगरी पातलकोट, देवीस्थान तथा चौखुट्टे पैदल मार्ग चिनाउनुको साथै अछाम जिल्लाको अन्य पैदल मार्गहरू नाटेश्वरी-भेरासैन, सहश्रलिङ्ग-नायनी,

enable local people to develop tourism and eventually to contribute to their livelihood. YES Nepal mobilized the fund of Sanfebagar Municipality only on program activities whereas for the administrative cost, contribution was made from YES Nepal.

Main activities and achievements:

- Ardha Kumbha religious fair was organized from 22 to 28 Baishakh at Baijanath pilgrimage site of Achham District. The fair had displayed 60 photographs of religious, historic and cultural places and values located at Province seven. People in huge number came to observe the fair.
- YES Nepal organized interaction program to discuss the prospects and challenges of tourism in Sanfebagar. The program was participated by officials of tourism sector, the director of the tourism board, the chief of Sanfebagar Municipality and local political leaders. During the interaction, some they expressed their personal opinions on potential benefits and problems in tourism sector. They also came to conclusion that trail road connection to Khaptad from Achham should get fixed.
- YES Nepal organized tourist guide training for youths of intermediate region of Khaptad National Park. The

training was received by 14 local youths. During the training, information was provided on various religious and touristic places across the Budhakot-Khaptad trail road. Similarly, they learnt about



सहश्रलिङ्ग-बल्यालत तथा उनैसैन-नलीसडाको बारेमा पनि जानकारी प्रदान गरिएको थियो । सहभागीहरूलाई खप्तडका सबै भागहरूको प्रत्यक्ष अवलोकन गराई सम्पूर्ण स्थलहरूको बारेमा जानकारी गराईको थियो ।

- यसैगरी एस नेपाल, पर्यटन सूचना केन्द्र साँफेबगरको आयोजनामा खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँहरूमा पर्यटनको सम्भावना तथा जनचेतनाका कार्यक्रम संचालन भयो । साँफेबगर नगरपालिकाको खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका चारवटा वडामा कार्यक्रमको आयोजना गरिएको थियो । स्थानीयहरूको सहयोगमा धार्मिक, पर्यटकीय, ऐतिहासिक तथा पुरातात्विक स्थलहरूका पर्यटन संग सम्बन्धित योजनाको संकलन गर्ने कार्य भएको छ ।
- साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा एस नेपालको कार्यालय साँफेबगर, अछाममा पर्यटन सूचना केन्द्रको स्थापना गरीएको छ । पर्यटन सूचना केन्द्रको उद्घाटन साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले गर्नुभएको थियो । उक्त कार्यक्रममा साँफेबगर नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्षहरू, पर्यटक गाइड तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।



Patalkot, Devisthan, Chaukhutte, Nateswari-Verasain, Sahasraling-Nayanee, Sahasraling-Balyat and Unaisain-nalisada trail road.

- YES Nepal and tourism board jointly organized awareness raising activities in the villages of intermediate regions along Khaptad National park. With the support of locals, plans to promote the tourism in these areas were collected.
- With support from the Sanfebagar Municipality, a tourism information center has been set up at the office of YES Nepal in Sanfebagar. The official opening of the center was done by Mr. Kul Bahadur Kunwar, the Mayor of Sanfebagar Municipality. The opening was also attended by the 14 ward chairpersons of Sanfebagar Municipality, tourist guides and other stakeholders.

Youths In Empowerment Sector (YES) Nepal Mangalsen, Accham

Balance Sheet As on 32nd Ashad, 2075 (16th July 2018)

Particulars	Sch	Current Year	Previous Year
SOURCES OF FUND			
a) Capital Fund		50,050.00	50,050.00
b) Reserve & Surplus	1	6,934,448.46	3,968,920.38
c) Accounts Payable	3	53,792.00	391,352.73
Total Source of Funds		7,038,290.46	4,410,323.11
APPLICATION OF FUNDS			
a) Fixed Assets	4	3,454,821.00	3,454,821.00
Less: Accumulated Depreciation		982,713.99	726,124.50
Net Fixed Assets		2,472,107.01	2,728,696.50
b) Advances & Receivables	3	-	162,150.00
c) Bank and Cash Balance	3	4,566,183.45	1,519,476.61
Total Application of Funds		7,038,290.46	4,410,323.11

NOTES TO ACCOUNTS

7

Schedules referred to above and notes attached there to form an integral part of Balance Sheet


This is the Balance Sheet referred to in our Report of even date.

For & on behalf of Youths In Empowerment Sector (YES) Nepal


Tek Bahadur Singh
(Finance Manager)


Rachana K c
(Treasurer)



Deepika Bohara
(Secretary)


Jaya Bahadur Mahara
(Chief Executive)


Chandrakal Batala
(Chairperson)



For & on behalf of K.J. & Associates
(Chartered Accountants)


Jagdish Khadka
(Proprietor)

Date: 2075.04.25
Place: Kathmandu

Youths In Empowerment Sector (YES) Nepal

Mangalsen, Accham

Income & Expenditure Statement For the Period ended on 32nd Ashad, 2075 (16th July 2018)

Particulars	Sch	Current Year	Previous Year
Income	5	13,198,506.38	10,089,495.17
Total Income (A)		13,198,506.38	10,089,495.17
Expenses			
Administrative Expenses	6	759,893.65	987,433.00
Program Expenses	6	4,672,632.00	2,665,596.06
Human Resource Expenses	6	4,543,863.00	5,438,294.00
Depreciation	4	217,856.34	169,720.70
Short & Excess	4	0.16	-
Total Expense (B)		10,194,245.15	9,261,043.76
Surplus (Deficit) for the year transferred to Reserve & Surplus (A-B)		3,004,261.23	828,451.41

Schedules referred to above and notes attached there to form an integral part of Income & Expenditure Statement
This is the Income & Expenditure Statement referred to in our Report of even date.

For & on behalf of Youths In Empowerment Sector (YES) Nepal



Tek Bahadur Singh
(Finance Manager)



Rachana K c
(Treasurer)




Deepika Bohara
(Secretary)

For & on behalf of K.J. & Associates
(Chartered Accountants)




Jaya Bahadur Mahara
(Chief Executive)



Chandrakal Batala
(Chairperson)





Jagdish Khadka
(Proprietor)

Date: 2075.04.25
Place: Kathmandu